



जाडोमा ऊर्जा बचत गर्ने सुझावहरू

तास्मानियाको चिसो मौसमले बिजुली बिलहरूमा ठूलो प्रभाव पार्न सक्छ, विशेष गरी जाडो महिनामा। आफ्नो घरमा यी सरल उपाय अपनाउनुहोस्।



तातो राख्नुहोस्

तपाईंले प्रयोग गरिरहनु भएको कोठाहरू मात्र तातो गर्नुहोस् र तपाईंको थर्मोस्टेट (तापक्रमको सिमा) 18°C - 21°C बीचमा तय गर्नुहोस्।



न्यानो बनाउनको लागि पर्दा राख्नुहोस्

न्यानो भित्र राखिराख्न सूर्य अस्ताउनुअघि पर्दाहरू बन्द गर्नुहोस्।



हावा रोक्नुहोस्

झ्यालमा र ढोकामुनिको मौसमी सील टेप वा ड्राफ्ट स्टपर्स राखेर प्वाललाई बन्द गर्नुहोस्।



छोटो स्नान गर्नुहोस्

तातो पानीले धेरै उर्जा खपत गर्छ। पाँच मिनेटभन्दा कम समयभित्र नुहाने बानी बसाल्नुहोस्।



तहतह लुगा लगाउनुहोस्

हीटर चलाउनु अघि, एक सुइटर र बाक्लो मोजाले न्यानो राख्नुहोस्।



थप ऊर्जा बचत सुझावहरूको लागि QR कोड स्क्यान गर्नुहोस्

तपाईंको बिजुली बिल भुक्तानी गर्न सहयोग चाहिन्छ?

यदि तपाईंले अपेक्षित भन्दा बढी रकमको बिल प्राप्त गर्नुभयो भने, अरोरा उर्जा (Aurora Energy) ले तपाईंलाई भुक्तानी योजनाहरू, ऊर्जा सल्लाह, र कठिनाइ समर्थनको साथ मद्दत गर्न सक्छ ।



भुक्तानी तिर्ने म्याद बढाउन

तपाईंले आफ्नो बिल तिर्ने म्याद दुई हप्तासम्म बढाउन सक्नुहुन्छ ।



भुक्तानी योजनाहरू

यदि तपाईंलाई केहि थप समय चाहिन्छ भने, हामीसँग भुक्तानी योजना विकल्पहरू उपलब्ध छ ।



वार्षिक बिजुली सहूलियत

यदि तपाईंसँग पेन्शनर सहूलियत कार्ड, स्वास्थ्य हेरचाह कार्ड, वा ImmiCard छ भने तपाईं सहूलियत छुटको लागि योग्य हुन सक्नुहुन्छ ।



हो (YES) कार्यक्रम

हाम्रो 'तपाईंको ऊर्जा सहयोग' अर्थात YES (Your Energy Support) कार्यक्रम आर्थिक कठिनाइमा रहेका ग्राहकहरूलाई उनीहरूको ऊर्जा बिल तिर्न मद्दत गर्न उपलब्ध छ ।



aurora+ को प्रयोग गरेर आफ्नो शक्ति अनुगमन गर्नुहोस्

aurora+ ले तपाईंलाई तपाईंको ऊर्जा खपत हेर्न, भुक्तानी गर्न र तपाईंको फोन, ट्याब्लेट वा कम्प्युटरमा तपाईंको खाताको ब्यालेन्स अनुगमन गर्न सक्नुहुन्छ ।



कृपया हामीलाई 1300 132 003 मा फोन गर्नुहोस्
वा auroraenergy.com.au मा जानुहोस्

यदि तपाईंलाई दोभाषे चाहिन्छ भने, अनुवाद र दोभाषे सेवा (TIS) लाई 13 14 50 मा सम्पर्क गर्नुहोस्

